

إِذَا جَاءَكَ الْمُنَافِقُونَ قَالُوا نَشْهَدُ إِنَّكَ لَرَسُولُ اللَّهِ
وَ اللَّهُ يَعْلَمُ إِنَّكَ لَرَسُولُهُ وَ اللَّهُ يَشْهَدُ إِنَّ الْمُنَافِقِينَ
لَكَاذِبُونَ (1) اتَّخَذُوا أَيْمَانَهُمْ جُنَّةً فَصَدُّوا عَنْ
سَبِيلِ اللَّهِ إِنَّهُمْ سَاءَ مَا كَانُوا يَعْمَلُونَ (2) ذَلِكَ
بِأَنَّهُمْ آمَنُوا ثُمَّ كَفَرُوا فَطُبِعَ عَلَى قُلُوبِهِمْ فَهُمْ لَا
يَفْقَهُونَ (3) وَ إِذَا رَأَيْتَهُمْ تُعْجِبُكَ أَجْسَامُهُمْ وَ إِنِ
يَقُولُوا تَسْمَعُ لِقَوْلِهِمْ كَأَنَّهم خُشْبٌ مِّنْ سِنْدَةٍ
يَحْسَبُونَ كُلَّ صَيْحَةٍ عَلَيْهِمْ هُمُ الْعَدُوُّ فَاحْذَرْهُمْ
قَاتَلَهُمُ اللَّهُ أَنَّى يُؤْفَكُونَ (4) وَ إِذَا قِيلَ لَهُم تَعَالَوْا
يَسْتَغْفِرْ لَكُمْ رَسُولُ اللَّهِ لَوَّا رُءُوسَهُمْ وَ رَأَيْتَهُمْ
يَصُدُّونَ وَ هُمْ مُسْتَكْبِرُونَ (5) سَوَاءٌ عَلَيْهِمْ
أَسْتَغْفَرْتَ لَهُمْ أَمْ لَمْ تَسْتَغْفِرْ لَهُمْ لَنْ يَغْفِرَ اللَّهُ لَهُمْ

إِنَّ اللَّهَ لَا يَهْدِي الْقَوْمَ الْفَاسِقِينَ (6) هُمُ الَّذِينَ
يَقُولُونَ لَا تَنْفِقُوا عَلَيَّ مِنْ عِنْدَ رَسُولِ اللَّهِ حَتَّى
يَنْفُضُوا وَ لِلَّهِ خَزَائِنُ السَّمَاوَاتِ وَ الْأَرْضِ وَ لَكِنَّ
الْمُنَافِقِينَ لَا يَفْقَهُونَ (7) يَقُولُونَ لَئِنْ رَجَعْنَا إِلَى
الْمَدِينَةِ لَيُخْرِجَنَّ الْأَعَزُّ مِنْهَا الْأَذَلَّ وَ لِلَّهِ الْعِزَّةُ وَ
لِرَسُولِهِ وَ لِلْمُؤْمِنِينَ وَ لَكِنَّ الْمُنَافِقِينَ لَا يَعْلَمُونَ
(8)

When the Hypocrites come to thee, they say, "We bear witness that thou art indeed the Messenger of Allah." Yea, Allah knoweth that thou art indeed His Messenger, and Allah beareth witness that the Hypocrites are indeed liars. They have made their oaths a screen (for their misdeeds): thus they obstruct (men) from the path of Allah: truly evil are their deeds. That is because they believed, then they rejected faith: so a seal was set on their hearts: therefore they understand not. When thou lookest at them, their bodies please thee; and when they speak, thou listenest to their words. They are as (worthless as hollow) pieces of timber propped up, (unable to stand on their own). They think that every cry is against them. They are the enemies; so beware of them.

~~~~~  
The curse of Allah be on them! How are they deluded (away from the truth)! And when it is said to them, "Come, the Messenger of Allah will pray for your forgiveness", they turn aside their heads, and thou wouldst see them turning away their faces in arrogance. It is equal to them whether thou pray for their forgiveness or not. Allah will not forgive them. Truly Allah guides not rebellious transgressors. They are the ones who say, "Spend nothing on those who are with Allah's Messenger, till they disperse (and quit Medina)." But to Allah belong the treasures of the heavens and the earth; but the Hypocrites understand not. They say, "If we return to Medina, surely the more honourable (element) will expel therefrom the meaner." But honour belongs to Allah and His Messenger, and to the believers; but the hypocrites know not.

اے نبیؐ، جب یہ منافق تمہارے پاس آتے ہیں تو کہتے ہیں "ہم گواہی دیتے ہیں کہ آپ یقیناً اللہ کے رسول ہیں"۔ ہاں، اللہ جانتا ہے کہ تم ضرور اُس کے رسول ہو، مگر اللہ گواہی دیتا ہے کہ یہ منافق قطعی جھوٹے ہیں۔ انہوں نے اپنی قسموں کو ڈھال بنا رکھا ہے اور اس طرح یہ اللہ کے راستے سے خود رکتے اور دنیا کو روکتے ہیں۔ کیسی بری حرکتیں ہیں جو یہ لوگ کر رہے ہیں۔ یہ سب کچھ اس وجہ سے ہے کہ ان لوگوں نے ایمان لا کر پھر کفر کیا اس لیے ان کے دلوں پر مہر لگا دی گئی، اب یہ کچھ نہیں سمجھتے۔ انہیں دیکھو تو ان کے جستے تمہیں بڑے شاندار نظر آئیں۔

~~~~~

بولیں تو تم ان کی باتیں سنتے رہ جاؤ۔ مگر اصل میں یہ گویا لکڑی کے کندے ہیں جو دیوار کے ساتھ چن کر رکھ دیے گئے ہوں۔ ہر زور کی آواز کو یہ اپنے خلاف سمجھتے ہیں۔ یہ پکے دشمن ہیں، ان سے بچ کر رہو، اللہ کی مار ان پر، یہ کدھرا لٹے پھرائے جارہے ہیں۔ اور جب ان سے کہا جاتا ہے کہ اؤ تاکہ اللہ کا رسول تمہارے لیے مغفرت کی دعا کرے، تو سر جھٹکتے ہیں اور تم دیکھتے ہو کہ وہ بڑے گھمنڈ کے ساتھ آنے سے رکتے ہیں۔ اے نبیؐ، تم چاہے ان کے لیے مغفرت کی دعا کرو یا نہ کرو، ان کے لیے یکساں ہے، اللہ ہر گز انہیں معاف نہ کرے گا، اللہ فاسق لوگوں کو ہر گز ہدایت نہیں دیتا۔ یہ وہی لوگ ہیں جو کہتے ہیں کہ رسول کے ساتھیوں پر خرچ کرنا بند کر دو تاکہ یہ منتشر ہو جائیں۔ حالانکہ زمین اور آسمانوں کے خزانوں کا مالک اللہ ہے، مگر یہ منافق سمجھتے نہیں ہیں۔ یہ کہتے ہیں کہ ہم مدینہ واپس پہنچ جائیں تو جو عزت والا ہے وہ ذلیل کو وہاں سے نکال باہر کرے گا۔ حالانکہ عزت تو اللہ اور اس کے رسولؐ اور مومنین کے لیے ہے، مگر یہ منافق جانتے نہیں ہیں۔

ऐ नबी, जब ये मुनाफिक तुम्हारे पास आते आते हैं तो कहते हैं, “हम गवाही देते हैं कि आप यकीनन अल्लाह के रसूल हैं |” हाँ, अल्लाह जानता है कि तुम जरूर उसके रसूल हो, मगर अल्लाह गवाही देता है कि ये मुनाफिक कतई झूटे हैं | इन्होंने अपनी कसमों को ढाल बना

~~~~~

रखा है और इस तरह ये अल्लाह के रास्ते से खुद रुकते और दुनिया को रोकते हैं | कैसी बुरी हरकतें हैं जो ये लोग कर रहे हैं | यह सब कुछ इस वजह से है कि इन लोगों ने ईमान लाकर फिर कुफ़्र लिया इसलिए इनके दिलों पर मुहर लगा दी गई, अब ये कुछ नहीं समझते | इन्हें देखो तो इनके जुस्से तुम्हें बड़े शानदार नज़र आएँ | बोलों तो तुम उनकी बातें सुनते रह जाओ | मगर अस्ल में ये गोया लकड़ी के कुन्दे हैं जो दीवार के साथ चुनकर रख दिए गए हों | हर ज़ोर की आजाज़ को ये अपने ख़िलाफ़ समझते हैं | ये पक्के दुश्मन हैं, इनसे बचकर रहो, अल्लाह की मार इनपर, ये किधर उलटे फिराए जा रहे हैं | और जब उनसे कहा जाता है कि आओ ताकि अल्लाह का रसूल तुम्हारे लिए मग़फ़िरत की दुआ करे, तो सिर झटकते हैं, और तुम देखते हो कि वे बड़े घमण्ड के साथ आने से रुकते हैं | ऐ नबी, तुम चाहे उनके लिए मग़फ़िरत की दुआ करो या न करो, उनके लिए यकसाँ है, अल्लाह हरगिज़ उन्हें माफ़ न करेगा, अल्लाह फ़ासिक़ लोगों को हरगिज़ हिदायत नहीं देता | ये वही लोग हैं जो कहते हैं कि रसूल के साथियों पर ख़र्च करना बन्द कर दो ताकि ये मुन्तशिर हो जाएँ | हालाँकि ज़मीन और आसमानों के खज़ानों का मालिक अल्लाह है, मगर ये मुनाफ़िक़ समझते नहीं हैं | ये कहते हैं कि हम मदीना वापस पहुँच जाएँ तो जो इज़ज़तवाला है वह ज़लील को वहाँ से निकाल बाहर करेगा | हालाँकि इज़ज़त तो अल्लाह और उसके रसूल और मोमिनीन के लिए है, मगर ये मुनाफ़िक़ जानते नहीं हैं |